

आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

प्रस्तावना: आर्थिक वर्ष २०७५/०७६ को सेवा र कार्यहरूका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २०८ बमोजिमको कर्णाली प्रदेशको प्रदेश सभाले यो ऐन बनाएको छ।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम “कर्णाली प्रदेश विनियोजन ऐन, २०७५” रहेको छ।

(२) यो ऐन २०७५ श्रावण १ गतेदेखि प्रारम्भ हुनेछ।

२. **आर्थिक वर्ष २०७५/०७६ को निमित्त प्रदेश सञ्चित कोषबाट खर्च गर्ने अधिकार:**

आर्थिक वर्ष २०७५/०७६ को निमित्त अनुसूची-१ बमोजिम प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकम रु. ७५,५०,०००।—(अक्षरेपी पचहत्तर लाख पचास हजार) बाहेक अनुसूची-२ को महल २ मा उल्लिखित निकाय, मन्त्रालय तथा सचिवालयले गर्ने सेवा र कार्यहरूका निमित्त सोही अनुसूचीको महल ३ मा उल्लिखित चालू खर्च र महल ४ मा उल्लिखित पूँजीगत खर्च तथा महल ५ मा उल्लिखित वित्तीय व्यवस्थातर्फको रकम समेत गरी महल ६ मा उल्लिखित जम्मा रु. २८,२७,५२,७८,०००।— (अक्षरेपी अठ्ठाइस अर्ब सत्ताइस करोड बाउन्न लाख अठहत्तर हजार) मा नबढाई निर्दिष्ट गरिएबमोजिम प्रदेश सञ्चित कोषबाट खर्च गर्न सकिनेछ।

३. **विनियोजन:** (१) यस ऐनद्वारा प्रदेश सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७५/०७६ को निमित्त अनुसूची-२ को महल २ मा उल्लिखित निकायले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसूची-२ को महल २ मा उल्लिखित निकाय, मन्त्रालय तथा सचिवालयले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिन आएमा आर्थिक मामिला तथा योजना मन्त्रालयले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा

रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको दश प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एकभन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजीगत खर्चतर्फका शीर्षकमा विनियोजित रकम पूँजीगत तर्फकै खर्च शीर्षकबाहेक चालूखर्च शीर्षकमा रकमान्तर गर्न सकिने छैन ।

(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अर्थ विविध शीर्षकमा विनियोजन भएको रकम जुन जुन शीर्षकमा निकास र खर्च हुने हो सोही शीर्षकमा जतिसुकै रकम सार्न तथा निकास र खर्च जनाउन बाधा पर्ने छैन ।

(४) यो ऐनबमोजिम विनियोजित रकमको निकास तथा खर्च व्यवस्थापन प्रदेश आर्थिक कार्यविधि ऐन बमोजिम हुनेछ ।

अनुसूची - १

(दफा २ सँग सम्बन्धित)

नेपालको संविधान बमोजिम

प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकम

रु. हजारमा

१	२	३	४	५	६
क्र.स.	निकायहरूको नाम	चालूखर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	प्रदेश सभा सचिवालय (प्रदेश सभामुख र उपसभामुखको पारिश्रमिक र सुविधा)	७५५०	०	०	७५५०
	जम्मा	७५५०	०	०	७५५०

अनुसूची-२
(दफा २ र ३ सँग सम्बन्धित)
प्रदेश सञ्चित कोषबाट विनियोजन हुने रकम

रु. हजारमा

१	२	३	४	५	६
क्र.स.	निकायहरूको नाम	चालू खर्च	पूँजीगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	प्रदेश सभा सचिवालय	९८४९०	४०५००		१३८९९०
२	मुख्य न्यायधिवक्ताको कार्यालय	१४०५४	२६००		१६६५४
३	मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय	१४३३२०	४५९००		१८९२२०
	क) कर्णाली उज्यालो कार्यक्रम	०	५०००००		५०००००
	ख) एकीकृत वस्ती विकास कार्यक्रम	०	२५००००		२५००००
	ग) कर्णाली प्रदेश आकस्मिक कोष	१००००	०		१००००
४	आन्तरिक मामिला तथा कानून मन्त्रालय	५४४८८०	४६८९००		१०१३७८०
५	आर्थिक मामिला तथा योजना मन्त्रालय	७७८००	२३५००		१०१३००
	क) प्रदेश लेखा नियन्त्रक कार्यालय	१२९७०	३५००		१६४७०
६	उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय	७१७७५०	११३७०००		१८५४७५०
७	भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय	१३८०६५७	४७३६००		१८५४२५७
८	भौतिक पूर्वाधार विकास मन्त्रालय	१५८७२०	५७८८८००		५९४७५२०
९	सामाजिक विकास मन्त्रालय	६२६४५४	११७०५००		१७९६९५४
१०	अर्थविविध				
	क) भैपरी आउने	५१०९६३	३३०२७०		८४१२३३
	ख) स्थानीय साझेदारी कोष	०	६०००००		६०००००
	ग) कर्णाली पूर्वाधार विकास कोष	५०००००	५६१००००		६११००००
	घ) स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान	०	०	४०००००	४०००००
११	संघीय सरकारबाट प्राप्त सशर्त अनुदान	१८३४८७७	४७९९२७३		६६३४१५०
	कूल जम्मा	६६३०९३५	२१२४४३४३	४०००००	२८२७५२७८